

**अनुसूची-१**  
**सहभागी हुन भर्नुपर्ने फारमको ढाँचा**

(दफा ९ को उपदफा (१) र (६), दफा १२ को उपदफा (१), दफा १४ को उपदफा (१) सँग सम्बन्धित)

प्रतियोगितामा सहभागी हुन भर्नुपर्ने फारमको नमूना

१. सहभागी विद्यार्थीको नाम :
२. विद्यालयको नाम / ठेगाना :
३. अध्ययनरत कक्षा :
४. जन्म मिति :
५. सहभागी हुने खेल :
६. सहभागी हुने विद्यार्थीको हस्ताक्षर :

उल्लेखित व्यहोरा ठिक साँचो हो भनि प्रमाणित गर्ने,

विद्यालयबाट छनौट भएमा	स्थानीय तहबाट छनौट भएमा	जिल्लाबाट छनौट भएमा	प्रदेशबाट छनौट भएमा
प्रधानाध्यापकको	व्यवस्थापन तथा निर्देशन समितिको संयोजक वा सदस्य सचिव	जिल्ला खेलकुद विकास समितिको कार्यालय प्रमुखको	प्रदेश खेलकुद विकास समितिको कार्यालय प्रमुखको
नाम :	नाम :	नाम :	नाम :
हस्ताक्षर :	हस्ताक्षर :	हस्ताक्षर :	हस्ताक्षर :
मिति :	मिति :	मिति :	मिति :
मोबाइल/ फोन नं:	मोबाइल/ फोन नं:	मोबाइल/ फोन नं:	मोबाइल/ फोन नं:
विद्यालयको छाप :	कार्यालयको छाप :	कार्यालयको छाप :	कार्यालयको छाप :

खेलाडीको जन्म दर्ताको प्रमाणपत्र अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ ।

अनुसूची - ४

राष्ट्रपति रनिड शिल्ड प्रतियोगितामा समावेश गरिएका खेलहरूको विवरण  
(दफा ९ को उपदफा (४), दफा १२ को उपदफा (४) र दफा १४ को उपदफा (४) सँग सम्बन्धित)

१. भलिबल :

छात्र:

छात्रा:

२. कबड्डी :

छात्र:

छात्रा:

३. एथ्लेटिक्स :

क. दौड (ट्रयाक) तर्फ:

छात्र: १०० मि., २०० मि., ४०० मि., ८०० मि., १५०० मि., ३००० मि., ४"१०० मि.  
रिले, ४"४०० मि. रिले ।

छात्रा: १०० मि., २०० मि., ४०० मि., ८०० मि., १५०० मि., ३००० मि., ४"१००  
मि. रिले, ४"४०० मि. रिले ।

ख. उफ्रने र फ्याँक्ने (फिल्ड) तर्फ:

छात्र: हाइजम्प, लडजम्प, त्रिपलजम्प, ज्याभलिड श्रो ८०० ग्राम, सटफुट १२ पाउन्ड ।

छात्रा : हाइजम्प, लडजम्प, त्रिपलजम्प, ज्याभलिड श्रो ६०० ग्राम र सटफुट ८ पाउन्ड ।

४. मार्सल आर्ट तर्फ:

क. कराँते

छात्र: U '४२ केजी, U '४७ केजी, U '५२ केजी, U '५७ केजी, U '६२ केजी, काता  
(एकल)

छात्रा: U '४० केजी, U '४५ केजी, U '५० केजी, U '५५ केजी, U '६० केजी, काता  
(एकल)

ख. तेक्वान्दो

छात्र : U '४५ केजी, U '४८ केजी, U '५१ केजी, U '५५ केजी, U '५९ केजी र एकल  
पुम्से

छात्रा : U '४२ केजी, U '४४ केजी, U '४६ केजी, U '४९ केजी, U '५२ केजी र  
एकल पुम्से

ग. उसु

थाओलु तर्फ:

छात्र : Chang Quan, Nan Quan, and Taiji Quan

छात्रा : Chang Quan, Nan Quan, and Taiji Quan

सान्सौ तर्फ:

छात्र : ४२ के.जी., ४५ के.जी., ४८ के.जी.

छात्रा : ४२ के.जी., ४५ के.जी., ४८ के.जी.



महाकाली नगरपालिका  
Mahakali Municipality  
नगर कार्यपालिकाको कार्यालय  
Office of Municipal Executive  
खलंगा, दार्चुला, सुदूरपश्चिम प्रदेश, नेपाल  
Khalanga, Darchula, Sudurpashchim Province, Nepal



प.सं. २०८०/०८१


च.नं. ९४४

मिति: २०८०/०९/०८

विषय : राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आवश्यक तयारी सम्बन्धमा ।

श्री सामुदायिक तथा संस्थागत विद्यालय सबै,  
महाकाली नगरपालिका, दार्चुला ।

प्रस्तुत विषय सम्बन्धमा जिल्ला खेलकुद समिति, दार्चुलाको च. नं. १८ मिति २०८०/०८/२४ को प्राप्त पत्रानुसार स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता पुस मसान्तभित्र सञ्चालन गरी सक्ने भनी जानकारी प्राप्त भएकाले यस महाकाली नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशक समितिको मिति २०८०/०९/०८ गतेको निर्णयानुसार मिति २०८०/०९/२२ गतेदेखि महाकाली नगरपालिका वडा नं ४ स्थित शिव नगर खेल मैदान खलंगामा सञ्चालन गर्ने निर्णय भएकाले उक्त प्रतियोगिताका लागि विद्यालय स्तरीय छनौट प्रतियोगिताका सम्पूर्ण कार्यक्रमहरु शैक्षिक कार्यपात्रो २०८० मा उल्लेख भए अनुसार खेलकुद सप्ताहसँगै राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका, २०७० (पाचौं संशोधन २०८०/०८/११) बमोजिम अनिवार्य रुपमा सम्पन्न गरी नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी हुने विद्यार्थीहरुको विवरण (मिति २०८०/०९/२२ गतेसम्म १८ वर्ष उमेर पुरा नहुने चालु शैक्षिक सत्रमा कक्षा १२ सम्मका कक्षामा यस नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा नियमित अध्ययन गर्ने विद्यार्थी मात्र) राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका, २०७० (पाचौं संशोधन २०८०/०८/११) अनुसूची -१ बमोजिमको ढाँचामा फाराम भरी मिति २०८०/०९/१९ गते कार्यालय समयभित्र यस नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा पेश गर्न हुन अनुरोध छ ।

  
नर सिंह

नि.प्रमुख प्रशासकीय अधिकृत

विद्यालय प्रशासकिय अधिकृत

website:www.mahakalimundarchula.gov.np ☎ ०९३-४२०१३७, टोल फ्री नं. १६६०९३४२१३७

ईमेल: info@mahakalimun.gov.np, mmdarchula@gmail.com,

Facebook page: <https://www.facebook.com/mmdarchula>